



अन्नपूर्ण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, कास्की

चालु आ.ब. २०७९/८० अर्धवार्षिक प्रगति विवरण

प्रशासन शाखाबाट सम्पादन भएका कार्यहरू

- कर्मचारीको कार्यालय समय र बिदालाई थप प्रभावकारी बनाउन विद्युतीय हाजिरी (Face Recognition System) को प्रयोग गरिएको
- जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पति विवरण संकलन गरि तोकिएको समयमै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइएको
- गाउँपालिकामा कार्यरत कर्मचारी हरूसंग कार्यसम्पादन सम्झौता गरि जिम्मेवारी दिइएको ।
- मासिक एबम आवश्यकता अनुसार कार्यपालिका बैठकहरू सम्पन्न भएको
- स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन भईरहेको ।
- गाउँपालिकाको सेवा प्रवाहसंग सम्बन्धित अन्य कामहरू नियमित रूपमा भइरहेको ।
- गाउँपालिका अन्तर्गत रहेका सहकारीका संचालक तथा कर्मचारीलाई ५ दिने लेखा सम्बन्धि तालिम प्रदान गरिएको
- आ.ब. २०७९/८० को प्रथम चौमासिक सम्म १० वटा कार्यविधि पारित गरी राजपत्रमा प्रकाशन गरिएको, ३ वटा प्रकाशनको चरणमा रहेका

अध्यक्षज्यूको सचिवालयबाट सम्पादन भएका कार्यहरू

- गाउँपालिकामा अध्यक्ष ज्यू संग भेटघाट तथा गुनासोको लागि आउने सेवाग्राहीलाई प्रतीक्षा कक्षको ब्यबस्था गरिएको
- सेवाग्राहीको काम/गुनासो/सुझावको लागि पुस्तिकाको ब्यबस्था गरि भेटघाटको समय मिलाउने गरिएको
- अध्यक्षज्यू को अनुपस्थितिमा सेवाग्राहीको काम र कागजात लिई प्रकृया अघि बढाउने गरिएको
- अध्यक्षजूसंग आफ्ना गुनासोहरू राख्न छुट्टै कार्यकक्षको ब्यवस्था गरिएको ।
- अध्यक्षज्यूको दैनिक कार्यक्रमको जानकारीको लागि नोटिस बोर्डको ब्यवस्था गरिएको
- अध्यक्षज्यूको उपस्थिति वा अनुपस्थितिमा पनि सचिवालयका दैनिक कार्यहरू सूचारु रहने ब्यवस्था मिलाइएको

आर्थिक प्रशासन शाखाबाट सम्पादन भएका कार्यहरू

श्रोत	बार्षिक अनुमानित आय	वास्तविक आय
संघ		
समानीकरण अनुदान	११ करोड १९ लाख	३ करोड ७४ लाख ५० हजार
शसर्त अनुदान चालु	२५ करोड २४ लाख	१२ करोड ९० लाख
शसर्त अनुदान पुँजीगत	१ करोड ६४ लाख	१८ लाख
बिशेष अनुदान पुँजीगत	१ करोड ९७ लाख	०
समपुरक अनुदान पुँजीगत	३ करोड ६० लाख	०
राजश्व बांडफांड	११ करोड ४ लाख ९२ हजार	१ करोड २९ लाख ४४ हजार
प्रदेश		
समानीकरण अनुदान प्रदेश	१ करोड २६ लाख ६३ हजार	६३ लाख ३१ हजार ५ सय
समपुरक अनुदान पुँजीगत	५० लाख	२५ लाख
राजश्व बांडफांड प्रदेश	६३ लाख ३४ हजार	२८ लाख ५४ हजार
शसर्त अनुदान पुँजीगत	५० लाख	२५ लाख

कुल खर्च प्रतिशत : ३८.२६ (चालु + पुँजीगत)

- गत बिगत बर्षहरुको करिव १ करोड २६ लाख बेरुजु रकम यस बर्ष लेखापरीक्षण गर्ने क्रममा बिल भरपाइ तथा आवश्यक कागजातहरु पेश गरी सम्परीक्षण गरी बेरुजु फर्सोर्ट गरिएको
- गाउँपालिकालाई बेरुजु शुन्य बनाउन सार्वजनिक लेखा समितिलाई सकृय बनाइ सो बिषयमा ब्यापक छलफल गरी बिच्चिय अनुशासन कायम गर्न कार्यबिधिको मस्यौदा निर्माणको अन्तिम क्रममा रहेको

न्यायिक समितिबाट सम्पादन भएका कार्यहरु

- जम्मा ८ वटा मुद्दा दर्ता भई ५ वटा फछ्योर्ट भएका र बाँकी फछ्योर्टको क्रममा रहेका
- जनप्रतिनिधि र मेलमिलापकर्ता बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको
- हाल गाउँपालिकाका ११ वटै वडामा ३० जना मेलमिलापकर्ता रहेका

कृषि बिकास शाखाबाट सम्पादन भएका कार्यहरु

- घरधुरी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा २५००० के.जि. आलूको बिउ वितरण
- ११ वटै वडामा मोडल फर्म निर्माणको लागि सूचना प्रकाशन गरी सम्झौताको चरणमा रहेका
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी पकेट कार्यक्रमको सूचना प्रकाशन गरिएको,सम्झौता हुन बाँकी
- उवा र कोदो क्लस्टर निर्माणको सूचना प्रकाशन गरि सकिएको
- हिउँदै फलफुल बिरुवा वितरणको लागि सूचना प्रकाशन भई वितरणको चरणमा रहेको

पशु सेवा शाखाबाट सम्पादन भएका कार्यहरू

कार्यक्रम	लाभान्वित संख्या
पशु स्वास्थ्य सेवा/प्राथमिक उपचार	६८९
पशु उपचार सेवा (मेडिकल/माइनर सर्जिकल/गाइनोकोलोजिकल/रेबिज बिरुद्धको खोप सेवा)	१४३०
रेबिज तथा खोरेत बिरुद्ध खोप	२०८०
निशुल्क औषधी बितरण	६३६ जना कृषक
पशु आहारा सेवा (हिउँदे घाँसको बिउ वितरण ५० प्रसिशत अनुदानमा)	६७०० के.जी. परिमाण
कृतिम गर्भाधान सेवा	१०५३

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कास्कीको पशुमा पुर्ण खोप कार्यक्रमको कार्यान्वयनको लागि सम्पूर्ण वडाहरूमा वडास्तरीय अन्तरकृया तथा साना ब्यवसायिक फर्म स्थापनाका लागि आवेदन गरेका २० वटा फर्महरूको स्थलगत अनुगमन सम्पन्न भएको ।

सामाजिक बिकास शाखाबाट सम्पादन भएका कार्यहरू

दर्ता भएका टोल विकास संस्था,आमा समुह,बाल/युवा क्लब -८

घ वर्ग निर्माण ब्यबसायी इजाजत -२१

सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाबाट सम्पादन भएका कार्यहरू

- आ.ब. २०७९/०८० को पहिलो त्रैमासिकमा ४८०२ जना सामाजिक सुरक्षाका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता पायक पर्ने बैकमार्फत टोल टोलमा लगी उपलब्ध गराइएको
- सामाजिक सुरक्षा भत्ताको सहज वितरणको लागि वडाध्यक्ष र बैंक तथा वित्तीय संस्था बिच नियमित बैठक (साबिकमा दुईवटा बैंकबाट मात्र वितरण हुने गरेकोमा यस आ.ब. देखि ४ वटा बैंक मार्फत लाभग्राहीलाई पायक पर्ने गरी वितरणको ब्यबस्था मिलाइएको
- ११ वटै वडाबाट व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सुरु गरिएको हाल सम्म दर्ता संख्या ५७०
- एम आइ एस अपरेटरको नेतृत्वमा फिल्ड सहायकहरू परिचालन गरी गाउँपालिकाका ११ वटै वडाका टोल टोलमा गइ घटना दर्ता गर्ने र सामाजिक सुरक्षा भत्तामा पहुँच नपुगेका लाभग्राहीलाई सिस्टममा समावेश गर्नको लागि ४४ दिने घटना दर्ता तथा सामाजिक सुरक्षा शिविर संचालन भइरहेको

योजना शाखाबाट सम्पादन भएका कार्यहरू

- वार्षिक योजना पुस्तक प्रकाशन गरिएको
- योजना ब्यबस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान गरी वडा कार्यालयबाट समेत अनलाइनमा आधारित योजना ब्यबस्थापन प्रणालीको प्रयोग भईरहेको

- जम्मा योजना संख्या :- १९३
- जम्मा सम्झौता भएका योजना – १०२ वटा
- जम्मा भुक्तानी भएका योजना संख्या- ३६ वटा (बाटो मर्मत तथा सफाइ सहित गरेर)
- विद्युतीय प्रणाली मार्फत बोलपत्र आह्वान भई मुल्यांकन सकिएर सम्झौता भइसकेका योजना संख्या – ३
- गाउँपालिकाबाट सम्झौता हुने योजनाहरुको वडा कार्यालयहरुमा नै शिविर संचालन गरी योजना सम्झौता गर्ने कार्यको शुरुवात गरिएको ।

स्वास्थ्य शाखाबाट सम्पादन भएका कार्यहरु

- कोरोना बिरुद्ध कोभिडशिल्ड, भेरोशिल तथा जोनसन खोप लगाउने लाभग्राही संख्या -४०२१८
- बार्षिक समिक्षा गोष्ठी, क्षयरोग र पोषण समिक्षा संचालन
- खोप एबम राष्ट्रिय भिटामिन कार्यक्रम संचालन
- आमा सुरक्षा कार्यक्रम अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा अनुगमन
- स्वास्थ्य बिमा कार्यक्रम संचालन गरी हाल सम्म ५१३ परिवारको बिमा गरिएको
- प्रत्येक हप्ताको शुक्रबार कोभिड भ्याक्सिन संचालन भईरहेको
- स्वास्थ्य चौकीबाट नियमित सेवा प्रवाह भएको

शिक्षा युवा तथा खेलकुद शाखाबाट सम्पादन भएका कार्यहरु

- शिक्षकहरुलाई नयाँ पाठ्यक्रम , IEMIS , सेनेटरी प्याड सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन ।
- मासिक प्र.अ. बैठक (५ वटा)
- माध्यमिक तहका प्र.अ. विच SEE नतिजा विश्लेषण सुधारका लागि अन्तरकृया र छलफल र सुधार गर्नका लागि प्रतिबद्धता व्यक्त।
- विषयगत शिक्षकहरु विच SEE राम्रो नतिजा प्राप्त गरेका शिक्षकहरु र नराम्रो नतिजा प्राप्त गरेका शिक्षकहरुविच छलफल साथै नतिजा सुधारको लागि प्रतिवद्धता ।
- विषयगत समिति गठन (गणित,विज्ञान,सामाजिक,नेपाली,अंग्रेजी)
- शिक्षा दिवस २०७९ मनाउने कार्य ।
- विद्यार्थीहरु विच सञ्चालनअतिरिक्त कृयाकलाप (पढाई प्रतियोगिता, हिसाव दौड, हाजिरी जवाफ, बक्तित्वकला, निबन्ध लेखन) ।
- शिक्षकहरुलाई सम्मान दिर्घसेवा प्रदान उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मान पुरस्कृत कक्षा १२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मान पुरस्कृत उत्कृष्ट विद्यालय (१-३) (१-५) (१-१२ पुरस्कृत ।
- विभिन्न खेलमा सहभागिता जनाउने ब्यक्तिहरुलाई खेलमा सहभागि हुँदा पोत्साहन स्वरुप खर्च ब्यवस्थापन ।
- शिक्षक सरुवा, शिक्षक करारमा नियुक्ती, वि.ब्य.स. गठन ।
- विद्यालयका विभिन्न कार्यक्रममा सहभागि ।
- विद्यालय वालग्रामको अनुगमन ।
- शिक्षकहरुको मासिक तलव निकासा साथै भुक्तानी ।

- गाउँपालिकामा विभिन्न वडामा सञ्चालन भएका खेलकुद कार्यक्रममा गाउँपालिकाको सहभागिता
- आधारभूत तह कक्षा १-८ र माध्यमिक तहका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरु विच शैक्षिक अन्तरक्रिया र छलफल ।

राजश्व शाखाबाट सम्पादन भएका कार्यहरु

- गाउँपालिका र ११ वटै वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत राजश्व संकलनको सुरुवात गरिएको
- अनलाइन राजश्व संकलन शिबिर संचालन गरिएको (वडा नं. १ देखि ६)
- हालसम्म ९० लाख ५ हजार राजश्व संकलन भएको
- २७२३ करदाता राजश्व प्रणालीमा आबद्ध भएका

सूचना प्रविधि शाखाबाट सम्पादन भएका कार्यहरु

- गाउँपालिका र वडा कार्यालयमा राजश्व ब्यबस्थापन प्रणाली र योजना अनुगमन एबम ब्यबस्थापन प्रणाली सुरुवात गर्न प्राबिधिक सहयोग गरेको
- गाउँपालिका तथा वडाका कर्मचारीलाई सूचना प्रविधि एबम बिभिन्न प्रणाली प्रयोगमा क्षमता अभिवृद्धि गरेको
- पर्यटकहरुलाई लक्षित गर्दै निर्माण सुरु गरिएको एकीकृत पर्यटक सूचना पोर्टल एबम मोबाइल एप्लिकेसन निर्माणको काम अन्तिम चरणमा पुगेको
- गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा नियमित इन्टरनेट सेवा प्रवाह एबम विस्तारको लागि प्राबिधिक सहयोग उपलब्ध गराएको
- आधारभूत बिद्यालयमध्ये २८ वटामा इन्टरनेट जडान सम्पन्न भएको
- गाउँपालिकाको सूचना प्रवाहको लागि वेबसाइट एबम सामाजिक संजाल नियमित अध्यावधिक गरेको
- गाउँपालिकामा रहेका बिभिन्न प्रणाली, कम्प्युटर मर्मत एबम सुरक्षा संबेदनशिलतालाई अनुगन गरी सेवा प्रवाहलाई नियमित बनाउन पहल गरेको
- नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत पर्यटन मैत्री प्रविधि मैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजनाका बिभिन्न गतिबिधि अघि बढाएको
- संस्थागत क्षमता स्वमुल्यांकन (लिसा), वित्तीय जोखिम न्यूनीकरण जस्ता पोर्टलमा कागजात अध्यावधिक गरी मुल्यांकनको काम चलिरहेको
- अन्य नियमित सूचना प्रविधि संग सम्बन्धित काम र प्राबिधिक सपोर्ट उपलब्ध गराइएको

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सम्पादन भएका कार्यहरु

- अपांग परिचय पत्र वितरण संख्या-२०४ जना ,जेष्ठ नागरिक परिचय पत्र वितरण संख्या -६२१ (३४० महिला, २८१ पुरुष)
- करिब १०० जना पूर्ण अशक्त अपांगहरुलाई पोषण सामग्री वितरण

- गा.पा. भित्र रहेका बालगृह अनुगमन
- बालबालिकाको जन्मदर्ता अनलाइन मार्फत गर्नको लागि पहल
- ५७ जना अनाथ बिपन्न बलबालिकालाई शैक्षिक सामग्री वितरण
- लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान ,सचेतना कार्यक्रम
- अपांगता भएका व्यक्तिहरुको अनुगमन तथा परिचय पत्र वितरण
- अपांगहरुलाई सहायक सामग्री वितरण

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पादन भएका कार्यहरु

- यस कार्यक्रम अन्तर्गत संचालित आयोजना मध्ये वडा नं. ४,५ र ७ मा अन्तिम चरणमा रहेको, वडा नं. १,३,५,६,७ को लागत इष्टिमेट तयार गरिसकिएको
- वडा नं. ३ मा योजना संचालन भईरहेका
- रोजगार ब्यबस्थापन सूचना प्रणालीमा रोजगारमा संलग्न व्यक्ति र आयोजनाको विवरण प्रविष्ट गरिएको
- मासिक वित्तीय प्रगति विवरण नियमित प्रणालीमा प्रविष्ट गर्ने गरिएको ।
- रोजगार ब्यबस्थापन प्रणालीमा बेरोजगारहरुको प्राथमिकताक्रम सहितको सूची सार्वजनिक गरिएको

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)बाट सम्पादन भएका कार्यहरु

- मनोसामाजिक परामर्श सेवा- १३७ जना
- वित्तीय साक्षरता कक्षा संचालन-१०० जना
- सुरक्षित बैदेशिक रोजगार सम्बन्धि परामर्श-५२१ घरपरिवार
- अभिमुखीकरण-१२३ जना
- विदेशबाट उद्धार सहायता-३ जना
- मृतक आर्थिक सहायता उपलब्ध-३ परिवारलाई रु २१ लाख
- आप्रवासी श्रोत केन्द्रमा समस्या सिफारिस-११ जना
- सुरक्षित आप्रवासन कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०७९ स्विकृत
- बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको तथ्यांक संकलन गरी प्रोफाइल निर्माण गर्न ११ वटै वडामा गणक नियुक्त गरी तथ्यांक संकलनको कार्य सम्पन्न भएको

वातावरण सरसफाई तथा विपद ब्यबस्थापन शाखाबाट सम्पादन भएका कार्यहरु

- बर्षा, चट्याङ, भूकम्प, आगलागी, बाढीपहिरो लगायतको बिपतबाट पिडित २१ जनालाई राहत उपलब्ध गराइएको
- त्रिपाल ३७ थान वितरण गरिएको ।
- तारजाली ३६ थान वितरण गरिएको ।
- सिंचाई पाईप ६० मिटर वितरण गरिएको ।
- खानेपानी पाईप २५० मिटर वितरण गरिएको ।
- नेपाल प्रहरीलाई बिभिन्न उद्धार सामग्री हस्तान्तरण गरिएको
- मनसुन जन्य बिपत प्रभावित १६ जनालाई निकास प्रदान गरिएको
- १५० घरधुरीको तथ्यांक संकलन भईरहेको

- विपद तथा जलश्रोत सम्बन्धि २ वटा कार्यविधि निर्माण गरी पारित भएको
- नियमित बैठक बस्ने गरेको
- विपद सम्बन्धि तालिम संचालन गरेको
- खानेपानी मुहान २ वटा सूचीकरण, १ वटा नयाँ दर्ता

गरीबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेडपा) बाट सम्पादन भएका कार्यहरू

- गरिवि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम संचालन गर्न लघु उद्यम बिकास समिति गठन गरिएको
- लघु उद्यम बिकास कार्यक्रम संचालन गर्न वडा नं ९, १० र ११ लाइ वडा छनौट गरिएको
- लघु उद्यम बिकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको
- लघु उद्यम बिकास सम्बन्धि सहभागितामुलक ग्रामिण लेखाजोखा (पि आर ए) कार्यक्रम सम्पन्न भएको
- लघु उद्यम बिकास कार्यक्रमको लागि घरधुरी सर्वेक्षण सम्पन्न भएको
- लघु उद्यम बिकास कार्यक्रमको लागि समुह गठन गर्ने कार्य सम्पन्न भएको
- अन्नपूर्ण गाउँपालिका वडा नं १० किम्चेमा ८ दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको

घर नक्सा तथा नापी शाखाबाट सम्पादन भएका कार्यहरू

- आवेदन गरेका १८ जनाले घर अभिलेखीकरणको सम्पन्न प्रमाणपत्र प्राप्त गरेका
- आवेदन गरेको १ जनाले नयाँ घर निर्माणको सम्पन्न प्रमाणपत्र प्राप्त गरेको र अन्य आवेदकको प्रकृत्यामा रहेको
- राष्ट्रिय भुमि आयोग अन्तर्गत यस गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयबाट जम्मा ६९० जनाको लगत संकलन भएकोमा वडा नं ४, ५, ७, ८ र ११ मा २०५ जनालाइ निस्सा बितरण कार्य सम्पन्न भएको र बाँकी रहेका वडाहरुमा पनि निस्सा बितरणको प्रकृत्यामा रहेको। वडा नं ४ र ५ मा जग्गा बितरणको लागि जग्गा नापजाँचको टोली गठन भइ काम अगाडि बढेको ।

वडा कार्यालयतर्फ (११ वटै) बाट सम्पादन भएका कार्यहरू

- वडामा नियमित बैठक बसी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइएको ।
- योजना सम्झौता, राजश्व संकलन अनलाइन प्रणाली मार्फत गर्ने गरिएको
- राजश्व संकलनको काम नियमित हुने गरेको ।
- घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कामहरु नियमित हुने गरेको ।
- तथ्यांक संकलन, सूचना प्रवाहको काम नियमित हुने गरेको ।
- योजना कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम हुँदै आएको ।
- दैनिक प्रशासनिक काम प्रभावकारी रुपमा संचालन गरि सेवा प्रवाह गरिएको ।

सभाका सभाध्यक्ष महोदय,

चालु आर्थिक बर्ष २०७९/०८० को हालसम्मको यथार्थ प्रगति यस सम्मानित सभामा पेश गरेको छु । मनसुनको समयको अत्यधिक बर्षा, बिभिन्न चाडपर्व, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लगायतका बिबिध कारणले गर्दा हामीले चाहे अनुसार योजना तथा कार्यक्रमहरुले गति लिन नसके पनि अव योजना तथा कार्यक्रमहरुको पिक आवर शुरु भएकोले गाउँपालिकाले लिएको उद्देश्य तथा तय गरेको कार्ययोजना अनुसार नै हाम्रा योजना तथा कार्यक्रमहरु अगाडि बढने र मनसुन शुरु हुनु अगावै हाम्रा सम्पूर्ण योजना तथा कार्यक्रमहरु सम्पन्न गरी गाउँपालिकाले शत प्रतिशत प्रगति हासिल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्न चाहन्छु, धन्यबाद ।

चन्द्रकला अधिकारी

उपाध्यक्ष

अन्नपूर्ण गाउँपालिका, कास्की